

Jos

Chapter 18

Nepali Interlinear

Reference: Nepali ERV

1
מוֹעֵד אֶהָלֹךְ אֶת־שָׁמַיִם וַיִּשְׁכְּנוּ שְׁלֹמֹה יִשְׂרָאֵל בְּנֵי־עֲדָת־כָּל־וַיִּקְהָלוּ
भेटको पाल — त्यहाँ अनि-स्थापना-गरे शीलोमा इस्राएलका छोराहरू सभा सबै अनि-भेला-भए
H4150 H0168 H0853 H8033 H7931 H7887 H3478 H5712 H3605 H6950
:לְפָנֶיהֶם וְהָאָרֶץ נִכְבְּשָׁה
तिनीहरूको-अगाडि जितिएको-थियो अनि-भूमि
H6440 H3533 H0776

समस्त इस्राएली मानिसहरू शीलोमा एकसाथ भेला भए। त्यस स्थानमा तिनीहरूले भेट-हुने पाल लगाए। इस्राएलका मानिसहरूले त्यो देशलाई नियन्त्रण गरे। त्यस भूमिका सम्पूर्ण शत्रुहरूलाई तिनीहरूले परास्त गरे।

2
:שְׁבַע־קִלְכֵּי וַיִּתְּרוּ וַיִּשְׂרָאֵל בְּבִנְיָמִן אֶת־חֶזְקִיָּהוּ לְאֹדָם אֲשֶׁר־יָסַד יִשְׂרָאֵל בְּבִנְיָמִן
कुलहरू सात आफ्नो-उत्तराधिकार — बाँडेन अझ जसले इस्राएलका बीचमा अनि-बाँकी-थिए
H7626 H7651 H5159 H0853 H3808 H3478 H3498

तर त्यस समय त्यहाँ अझ इस्राएलका सात कुल समूहहरू थिए परमेश्वरले भाकल गर्नु भएको भूमि तिनीहरूलाई अझ सम्म पनि प्राप्त भएको थिएन।

3
וַיִּשְׁאַל וַיֹּאמֶר יְהוֹשֻׁעַ אֶל־בְּנֵי־יִשְׂרָאֵל עַד־אֵנָּה אַתֶּם מְתַרְפִּים לְבוֹאֵי לְרִשְׁתָּם
कबजा-गर्न गएर ढिला-गर्दछौ तिमीहरू कहिलेसम्म सम्म इस्राएलका छोराहरू कहाँ यहाँशूले अनि-भन्थो
H3423 H0935 H7503 H0575 H5704 H3478 H0413 H3091 H0559
:אֲבוֹתֵיכֶם וְהָאָרֶץ אֲשֶׁר־נָתַן אֲשֶׁר־הָאָרֶץ
तिमीहरूका-पिताहरूको परमेश्वर परमप्रभु तिमीहरूलाई दिनुभयो जुन भूमि —
H0001 H0430 H3068 H5414 H0776 H0853

त्यसपछि यहाँशूले इस्राएलका मानिसहरूलाई भने, “तिमीहरूको भूमि लिन तिमीहरू किन यतिलामो पर्खन्छौ? परमप्रभु, तिमीहरूका पिता-पुर्खाहरूका परमेश्वरले त्यो भूमि तिमीहरूलाई दिन्छु भन्नु भएको छ।

4
וַיִּכְתְּבוּ וַיִּבְרָאוּ וַיִּתְּחוּ וַיִּקְמוּ וַאֲשַׁלְּחֵם לְשֹׁבֵט־אֲנָשִׁים לְשֵׁשׁ תִּינִי לְכֹהֵן
अनि-लेख्नु भूमिमा अनि-हिँड्नु अनि-उठ्नु अनि-पठाउनेछु प्रत्येक-कुलको मानिसहरू तीन तिमीहरूलाई देउ
H3789 H0776 H1980 H7971 H7626 H0376 H7969 H3051
:אֲלֵי וַיִּבְאוּ גַחְלֵם לְפִי אוֹתָהּ
मकहाँ अनि-आउनु तिनीहरूको-उत्तराधिकारको अनुसार यसलाई
H0413 H0935 H5159 H6310 H0853

यसर्थ तिमीहरू प्रत्येक कुल समूहले तीन मानिसहरूलाई चुन्नु पर्छ। म ती मानिसहरूलाई भूमिको निरक्षण गर्न पठाउने छु। तिनीहरूले त्यो भूमिको विवरण लिनेछन् अनि तिनीहरू फर्केर मकहाँ आउनेछन्।

5
מִנְּבִיב וְגִבּוֹלֵי עַל־יַעֲמֹד יְהוּדָה חֲלָקִים לְשֵׁבֶע־הָאָתָה וַהֲתַחֲלֹקוּ
दक्षिणबाट आफ्नो-सिमानामा को-सिमानामा रहनेछ यहूदा भागहरूमा सात यसलाई अनि-बाँड्नु
H5045 H1366 H5975 H3063 H7651 H0853
:מִצְפוֹן גְּבוּלֵם עַל־יַעֲמָדוּ יוֹסֵף וּבֵית
उत्तरबाट आफ्नो-सिमानामा को-सिमानामा रहनेछन् यूसुफको अनि-घराना
H6828 H1366 H5975 H3130

तिनीहरूले त्यो भूमिलाई सात भागमा विभाजन गर्नेछन्। यहूदा र यूसुफका मानिसहरूले आफ्ना भूमि दक्षिणमा लिनेछन्।

וַיְרִיתִי	הַגְּזָה	אֵלַי	וְהַבְּאֵתָם	חֻלְקִים	שָׁבְעָה	הָאָרֶץ	אֶת־	תִּכְתְּבוּ	וְאֵתָם	6
अनि-खाल्नेछु	यहाँ	मकहाँ	अनि-ल्याउन्	भागहरूमा	सात	भूमि	—	लेख्नुपर्छ	अनि-तिमीहरूले	
H2008	H0413	H0935			H7651	H0776	H0853	H3789		

אַלְהֵינוּ:	יְהוָה	לְפָנַי	פָּה	גִּזְרָלְ	לְכֶם
हाम्रो-परमेश्वरको	परमप्रभु	अगाडि	यहाँ	चिट्ठा	तिमीहरूलाई
H0430	H3068	H6440	H6311	H1486	

तर तिमीहरूले भूमिको विवरण दिनु पर्नेछ अनि त्यसलाई सात भाग गर्नेछन्। मलाई मानचित्र ल्याई देऊ अनि कुन कुलले कुन भूमि प्राप्त गर्ने सो परमप्रभु हाम्रा परमेश्वरले निर्णय गर्नुन्।

נִחַלְתָּ	יְהוָה	כַּהֲנָת	כִּי־	בְּקִרְבָּכֶם	לְלוּיִם	חֻלְקִי	אֵינ־	כִּי־	7
उनको-उत्तराधिकार	परमप्रभुको	पूजाहारी	किनकि	तिमीहरूको-बीचमा	लेवीहरूलाई	भाग	छैन	किनकि	
H5159	H3068	H3550		H7130	H3881		H0369		

מִזְרָחָה	לַיַּרְדֵּן	מִעֵבֶר	נִחַלְתָּם	לְקַחְו	הַמְּנַשֶּׁה	שָׁבֵט	וַחֲצִי־	וּרְאֵיבֶן	וְגַד
पूर्वतिर	यर्डनको	पारि	आफ्नो-उत्तराधिकार	लिए	मनश्शेको	कुल	अनि-आधा	अनि-रूबेन	अनि-गाद
H4217	H3383	H5676	H5159	H3947	H4519	H7626	H2677	H7205	H1410

אַשְׂרָ	נָתַן	לָהֶם	מֹשֶׁה	עֶבֶד	יְהוָה:
जुन	दिनुभयो	तिनीहरूलाई	मोशा	दास	परमप्रभुको
H5414			H4872	H5650	H3068

लेवी मानिसहरूले भूमिको हिस्सा पाउँदैनन्। तिनीहरूको हिस्सा पूजाहारीको रूपमा परमप्रभुको सेवा गर्नु हो। गाद, रूबेन, मनश्शेका आधा कुल समूहले तिनीहरूलाई भाकल गरिएका भूमि पाइसकेका छन्। ती यर्डन नदीको पूर्वतर्फ छन्। परमप्रभुका दास मोशाले त्यो भूमि तिनीहरूलाई दिइसकेका छन्।”

וַיִּקְמוּ	הָאֲנָשִׁים	וַיִּלְכוּ	וַיִּצְנֻ	יְהוֹשֻׁעַ	אֶת־	הַחֻלְקִים	לְכַתֵּב	אֶת־	הָאָרֶץ	8
अनि-उठे	मानिसहरू	अनि-गए	अनि-आज्ञा-दिनुभयो	यहोशूले	—	जानेहरूलाई	लेख्न	—	भूमि	
	H0376	H3212	H6680	H3091	H0853	H1980	H3789	H0853	H0776	

לְאֹמֶר	לָכוּ	וְהִתְחִלְכוּ	בְּאֶרֶץ	וּכְתַבְו	אוֹתָהּ	וְשׁוּבוּ	אֵלַי	וּפָה	אֲשֶׁלִּיךְ	לְכֶם
भनेर	जाउ	अनि-हिंड	भूमिमा	अनि-लेख	यसलाई	अनि-फर्क	मकहाँ	अनि-यहाँ	खाल्नेछु	तिमीहरूलाई
H0559	H3212	H1980	H0776	H3789	H0853	H7725	H0413	H6311	H7993	

גִּזְרָלְ	לְפָנַי	יְהוָה	בְּשִׁלְהָ:
चिट्ठा	अगाडि	परमप्रभुको	शीलोमा
H1486	H6440	H3068	H7887

यसर्थ ती चुनिएका मानिसहरू त्यो भूमि हेर्न अनि त्यसबारे विवरण लेख्नका निम्ति गए। यहोशूले तिनीहरूलाई भने, “पूरा भूमिमा जाऊ अनि त्यसको विवरण लेख। त्यसपछि म कहाँ शीलोमा आऊ। त्यस पछि म चिट्ठा गर्नेछु अनि परमप्रभुले तिमीहरूका निम्ति भूमि विभाजन गर्नुन्।”

וַיִּלְכוּ	הָאֲנָשִׁים	וַיַּעֲבְרוּ	בְּאֶרֶץ	וַיִּכְתְּבוּהָ	לְעֵרִים	לְשָׁבְעָה	חֻלְקִים	עַל־	סִפְר	9
अनि-गए	मानिसहरू	अनि-पार-भए	भूमिमा	अनि-लेखे	सहरहरूअनुसार	सात	भागहरूमा	को-माथि	पुस्तकमा	
H3212	H0376		H0776	H3789	H7651					

וַיָּבֹאוּ	אֵלַי־	יְהוֹשֻׁעַ	אֵלַי־	הַמְּחַנֵּה	שִׁלְהָ:
अनि-आए	कहाँ	यहोशूकहाँ	कहाँ	छाउनीमा	शीलोमा
H0935	H0413	H3091	H0413	H4264	H7887

यसर्थ मानिसहरू त्यस भूमिमा गए। मानिसहरू सम्पूर्ण भूमिमा गए अनि यहोशूका निम्ति त्यसको विवरण लेखे। तिनीहरू सबैले शहरहरूको सूची तयार गरे अनि भूमिलाई सात भागमा विभाजन गरे। त्यसपछि तिनीहरू यहोशू कहाँ शीलोमा फर्के।

וַיִּשְׁלַחַ	לָהֶם	יְהוֹשֻׁעַ	גִּזְרָלְ	בְּשִׁלְהָ	לְפָנַי	יְהוָה	וַיַּחֲלֶקְ	שָׁם	יְהוֹשֻׁעַ	אֶת־	10
अनि-खाल्यो	तिनीहरूलाई	यहोशूले	चिट्ठा	शीलोमा	अगाडि	परमप्रभुको	अनि-बाँड्यो	त्यहाँ	यहोशूले	—	
H7993		H3091	H1486	H7887	H6440	H3068		H8033	H3091	H0853	

הָאָרֶץ	לְבִנֵי	יִשְׂרָאֵל	כְּמַחֲלָקָתָם:	פ
भूमि	छोराहरूलाई	इसाएलका	तिनीहरूको-भागहरूअनुसार	—
H0776	H3478		H4256	

यहोशूले शीलोमा परमप्रभुको समक्ष तिनीहरूको निम्ति चिट्ठा गरे। यस प्रकार यहोशूले भूमि विभाजित गरे अनि प्रत्येक कुल समूहलाई भूमिको अंश दिए।

11
 גְּבוּלָא וַיֵּצֵא לְמִשְׁפַּחָתָם בְּנֵי־מִטָּה גּוֹרְלָא וַיַּעַל
 सिमाना अनि-निस्वयो तिनीहरूका-कुलहरूअनुसार बिन्यामीनको छोराहरू कुल चिठा अनि-उठ्यो
[H1366](#) [H3318](#) [H4940](#) [H1144](#) [H4294](#) [H1486](#) [H5927](#)

יְהוֹשֻׁעַ בְּנֵי יְהוֹדָה וּבִין יְהוֹדָה בְּנֵי
 यूसुफका छोराहरू अनि-बीचमा यहूदाका छोराहरू बीचमा तिनीहरूको-चिठाको
[H3130](#) [H0996](#) [H3063](#) [H0996](#) [H1486](#)

त्यो भूमि बिन्यामीनको कुल समूहलाई दिइयो जो यहूदा अनि यूसुफका क्षेत्रहरूको माझमा थियो। बिन्यामीनका कुल समूहका प्रत्येक वंशले आफ्नो भूमि प्राप्त गरे। बिन्यामीनको निम्ति चुनिएको भूमि यो हो:

12
 כֶּתֶף אֶל-הַגְּבוּלָא וְעֵלָה הַיַּרְדֵּן מִן-צְפוֹנָה לְפִאֵת הַגְּבוּלָא לָהֶם וַיְהִי
 डंडा कहीं सिमाना अनि-चढ्यो यर्दनको बाट उत्तरतिर तर्फमा सिमाना तिनीहरूको अनि-भयो
[H3802](#) [H0413](#) [H1366](#) [H5927](#) [H3383](#) [H6828](#) [H6285](#) [H1366](#) [H1961](#)

בֵּית אֹנִי-בֵּית מְדָבָרָה הַצָּאֲתָיו (וְהָיָה) אֶת-הַיַּרְדֵּן מִן-צְפוֹנָה לְפִאֵת הַגְּבוּלָא לָהֶם וַיְהִי
 बेत-आवेन उजाडस्थानतिर यसका-अन्त्यहरू अनि-भए — पश्चिमतिर पहाडमा अनि-चढ्यो उत्तरबाट यरीहोको
[H1007](#) [H8444](#) [H1961](#) [H1961](#) [H3220](#) [H2022](#) [H5927](#) [H6828](#) [H3405](#)

यर्दन नदीबाट उत्तरी सीमाना शुरू भएको थियो। सीमाना यरीहको उत्तरी किनार भएर फैलिएको थियो। त्यसपछि सीमाना पश्चिम तिर पार्वत्य देशतर्फ फैलिएको थियो। बेतवानको पूर्वमा नपुगेसम्म सीमाना फैलिएर गएको थियो।

13
 וַיְרֵד אֶת-בֵּית-אֵל הָיָא יְנֻבָּה לְוָזָה כֶּתֶף אֶל-לְוָזָה הַגְּבוּלָא מִשֶׁם וְעָבַר
 अनि-ओल्यो बेटेल यो-नै दक्षिणतिर लूजको डंडा कहीं लूजतिर सिमाना त्यहाँबाट अनि-पार-भयो
[H3381](#) [H1008](#) [H1931](#) [H5045](#) [H3870](#) [H3802](#) [H0413](#) [H3870](#) [H1366](#) [H8033](#)

הַגְּבוּלָא אֶתְרַעֲטָרוֹת עַל-הַהָר אֲשֶׁר מִן-צְפוֹנָה לְבֵית-חֶרֶן תַּחֲתָיו
 सिमाना अत्रोत-अद्दार को-माथि पहाड जुन दक्षिणबाट दक्षिणको पहाडमाथि अवस्थित छ।
[H8481](#) [H1032](#) [H5045](#) [H2022](#) [H5853](#) [H1366](#)

त्यसपछि सीमाना दक्षिणमा लूज (बेटेल) तिर फैलियो। तब सीमाना अत्रोतद्दार तिर झर्यो। अत्रोतद्दार तल्लो बेथोरोनको दक्षिणको पहाडमाथि अवस्थित छ।

14
 פְּנֵי אֶת-אֲשֶׁר עַל-הַהָר מִן-הַהָר אֲשֶׁר מִן-צְפוֹנָה לְפִאֵת הַגְּבוּלָא וְנָסַב הַגְּבוּלָא וַתֵּאָר
 अगाडि को-सामुन्ने जुन पहाड बाट दक्षिणतिर पश्चिम तर्फमा अनि-घुम्यो सिमाना अनि-चिन्ह-लगायो
[H6440](#) [H2022](#) [H5045](#) [H3220](#) [H6285](#) [H5437](#) [H1366](#)

בֵּית-חֶרֶן נְנֻבָּה (וְהָיָה) אֶת-הַיַּרְדֵּן מִן-צְפוֹנָה לְפִאֵת הַגְּבוּלָא לָהֶם וַיְהִי
 सहर किर्यत-यारीम यो-नै किर्यत-बाल कहीं यसका-अन्त्यहरू अनि-भए — दक्षिणतिर बेत-होरोनको
[H7157](#) [H1931](#) [H7154](#) [H0413](#) [H8444](#) [H1961](#) [H1961](#) [H5045](#) [H1032](#)

בְּנֵי יְהוֹדָה בְּנֵי יְהוֹדָה יָאֵת פְּאֵת-יָם
 छोराहरू यहूदाका यहूदाको तर्फ यो तर्फ पश्चिमको
[H3063](#) [H2063](#) [H6285](#) [H3220](#)

बेथोरोनको दक्षिणी पहाडमा त्यो सीमाना दक्षिणतर्फ घुमेर पहाडको पश्चिम तिर फैलिएको थियो। सीमाना किर्यतबाल तर्फ फैलिएको थियो (यसलाई किर्यतयारीम पनि भनिन्छ।) यो शहर यहूदाका मानिसहरूको थियो। यो पश्चिमी सीमाना थियो।

15
 מְעֵן אֶל-וַיֵּצֵא יְהוֹשֻׁעַ הַגְּבוּלָא וַיֵּצֵא אֶת-הַגְּבוּלָא וַיֵּצֵא אֶת-הַגְּבוּלָא
 मूल कहीं अनि-निस्वयो पश्चिमतिर सिमाना अनि-निस्वयो किर्यत-यारीम छेउबाट दक्षिणको अनि-तर्फ
[H4599](#) [H0413](#) [H3318](#) [H3220](#) [H1366](#) [H3318](#) [H7157](#) [H5045](#) [H6285](#)

מִן-נַפְתּוֹה מִן-הַיַּרְדֵּן
 नेप्तोहको पानीहरू
[H5318](#) [H4325](#)

दक्षिण सीमाना किर्यतयारीमको नजिकबाट शुरू भएर नेप्तोह मुहान तर्फ गएको थियो।

16 **וַיְיָרֵד** **הַגְּבוּל** **אֶל-** **קִצְחָה** **הַהָר** **אֲשֶׁר-** **עַל-** **פְּנֵי** **נְי** **בֶן-** **הַנֹּמ** **אֲשֶׁר**
 अनि-ओल्यो सिमाना कहाँ छेउ पहाडको जुन अगाडि को-सामुन्ने बेसी छोरा हिन्रोमको जुन
 H3381 H1366 H0413 H2022 H6440 H1516 H2011 H3381 H5045 H2983 H3802 H0413 H2011 H1516 H3381 H6828 H3381 H2011

בְּעֵמֶק **רְפָאִים** **צְפוֹנָה** **וַיְיָרֵד** **נְי** **הַנֹּמ** **אֶל-** **כְּתָף** **הַיְבוּסִי** **נְנִבָה** **וַיְיָרֵד**
 बेसीमा रपाईमको उत्तरतिर अनि-ओल्यो बेसी हिन्रोम कहाँ डाँडा यबूसीहरूको दक्षिणतिर अनि-ओल्यो
 H6010 H3381 H6828 H3381 H1516 H2011 H0413 H3802 H2983 H5045 H3381 H2011

רָגֵל:
 एन-रोगेल
 H5883

त्यसपछि सीमाना रपाईहरूको बेसी उत्तरमा भएको हिन्रोम छोराको बेसीको नजिकैको पहाडको फेद तिर फैलिएको थियो। सीमाना यबूसी शहरको ठीक दक्षिणमा भएको हिन्रोम बेसीको तर्फ झरेको थियो। त्यसपछि सीमाना एन्नोगेल तर्फ गएको थियो।

17 **וַתָּאֵר** **מִצְפּוֹן** **וַיֵּצֵא** **שְׁמֹשֶׁעַן** **וַיֵּצֵא** **אֶל-** **גְּלִילוֹת** **אֲשֶׁר-** **נָכַח** **מֵעֵלָה**
 अनि-चिन्ह-लगायो उत्तरबाट अनि-निस्क्यो एन-शमेश अनि-निस्क्यो कहाँ क्षेत्रहरू जुन सामुन्ने उकालो
 H3318 H6828 H3318 H5885 H3318 H0413 H1553 H5227 H4608

אֲדָמִים **וַיְיָרֵד** **אֶבֶן** **בְּהַן** **בֶּן-** **רְאוּבֵן:**
 अदुम्मीमको अनि-ओल्यो ढुङ्गा बोहनको छोरा रूबेनको
 H0131 H3381 H0068 H0932 H7205

त्यहाँ, त्यो सीमाना उत्तरतर्फ घुमेर एन्-शमेश तर्फ गएको थियो। सीमाना गलीलोट तर्फ फैलिएको थियो (गलीलोट, पहाडमा अदुम्मीम उकालोको नजिकमा छ।) त्यो सीमाना रूबेनको छोरो बोहनको नाउँको महान शिला तिर झरेको थियो।

18 **וְעֵבֶר** **אֶל-** **כְּתָף** **מוֹל-** **הָעֲרָבָה** **צְפוֹנָה** **וַיְיָרֵד** **הָעֲרָבָה:**
 अनि-पार-भयो कहाँ डाँडा सामुन्ने अराबाको अराबातिर उत्तरतिर अनि-ओल्यो अराबातिर
 H0413 H3802 H4136 H6160 H6828 H3381 H6160 H1961 H1961 H8444 H8444 H4444

त्यो सीमाना अराबाको उत्तर तिर फैलिएको थियो र अराबमा नै झरेको थियो।

19 **וְעֵבֶר** **הַגְּבוּל** **אֶל-** **כְּתָף** **מוֹל-** **בֵּית-הַגְּלִילָה** **צְפוֹנָה** **וְהָיָה** **וְהָיָה** **(תְּצַאאוֹתיוֹ)** **אֶתְצַאוֹת)**
 अनि-पार-भयो सिमाना कहाँ डाँडा अराबाको बेत-होगलाको उत्तरतिर अनि-भए अनि-भए
 H1366 H0413 H3802 H1031 H6828 H1961 H1961 H8444 H8444 H4444

הַגְּבוּל **אֶל-** **לְשׁוֹן** **יָם-** **הַמִּלְחָח** **צְפוֹנָה** **אֶל-** **קִצְחָה** **הַיְרֵדִין** **נְנִבָה** **זָה** **גְּבוּל**
 सिमानाको कहाँ जिब्रो समुद्र नुनको उत्तरतिर कहाँ छेउ यर्दनको दक्षिणतिर यो सिमाना
 H1366 H0413 H3956 H3220 H4417 H6828 H0413 H3383 H2088 H5045 H1144

נִגְב:
 दक्षिणको
 H5045

त्यसपछि त्यो सीमाना बथोगलाको उत्तर तर्फ भएर खारा समुद्रको उत्तरी किनारमा अन्त भएको थियो। यो त्यही स्थान हो जहाँ पुगेर यर्दन नदी समुद्रमा प्रवेश हुन्छ। त्यो दक्षिणी सीमाना थियो।

20 **וְהַיְרֵדִין** **יְגֹבֶל-** **אֶתוֹ** **לְפָאֵת-** **קִדְמוֹה** **זָאת** **נְחֻלָּת** **בְּנִימִן**
 अनि-यर्दनले सिमाना-बनाउँछ यसलाई तर्फमा पूर्वको यो उत्तराधिकार छोराहरू
 H3383 H1367 H0853 H6285 H2063 H5159 H1144

לְגְבוּל־תִּיָּהּ **סָבִיב** **לְמִשְׁפַּחָתָם:**
 यसका-सिमानाहरूमा चारैतिर तिनीहरूका-कुलहरूअनुसार
 H1367 H5439 H4940

यर्दन नदी पूर्वी सीमाना थियो। यसरी यो भूमि बिन्यामीनको कुल समूहलाई प्रदान गरियो। ती सबैतिरका सीमानाहरू थिए।

21	וְהָיוּ אֲנִי-בְּעִיר H1961	הָעָרִים H4294	לְמִטָּה H4294	בְּנֵי H1144	בְּנֵימִן H1144	לְמִשְׁפַּחֹתֵיהֶם H4940	יְרִיחוֹ H3405	וּבֵית-חֲנָנִי H1031	וְעִמּוֹק H6010
----	--------------------------------	-------------------	-------------------	-----------------	--------------------	-----------------------------	-------------------	-------------------------	--------------------

קָצִיץ :
कसीसको
H7104

प्रत्येक कुलले आफ्नो भूमि प्राप्त गरे। यी तिनीहरूका शहरहरू थिए: यरीहो, बेथोग्ला, एमोकसीस।

22	הָעָרִים H1026	וְצִמְרַיִם H6787	וּבֵית-אֵל H1008
----	-------------------	----------------------	---------------------

बेत-अराबा, समारैम, बेतेल,

23	וְהָעִיָּם H5761	וְהַפָּרָה H6511	וְעִפְרָה H6084
----	---------------------	---------------------	--------------------

अब्बीम, पारा, ओप्रा,

24	הָעִמּוֹנִי(וּכְפָר) H3726	וְהָעִפְרָתִי H6078	וְגִבְעָת H1387	עָרִים H8147	עֲשָׂרָה H6240	וְחִצְרֵיגֵן H6240
----	-------------------------------	------------------------	--------------------	-----------------	-------------------	-----------------------

कपरम्मोनी, ओप्री अनि गेबा। त्यहाँ बाह्र शहरहरू अनि ती वरिपरिका खेतहरू थिए।

25	גִּבְעוֹן H1391	וְהָרָמָה H7414	וּבְאֵרוֹת H0881
----	--------------------	--------------------	---------------------

बिन्यामीनको कुल समूहले गिबोन, रामा, बेरोत,

26	וְהַמִּצְפָּה H4708	וְהַכְּפִירָה H3716	וְהַמִּזְבֵּה H4681
----	------------------------	------------------------	------------------------

मिस्पा, कपीरा, मोसा,

27	וְרֵקֶם H7552	וְיִרְפָּאֵל H3416	וְתַרְאֵלָה H8634
----	------------------	-----------------------	----------------------

रेकेम, यिर्पल, तरला,

28	וְצִלְעַ H6762	הָאֵלֶף H0507	וְהַיְבוּסִי H2983	הַיָּא H1931	יְרוּשָׁלַיִם H3389	גִּבְעָת H1394	קִירְיָת H7157	עָרִים H7157	אַרְבַּע- H0702	עֲשָׂרָה H6240
----	-------------------	------------------	-----------------------	-----------------	------------------------	-------------------	-------------------	-----------------	--------------------	-------------------

—	וְחִצְרֵיגֵן H6240	זָאֵת H2063	גְּחֻלַּת H5159	בְּנֵי- H1144	בְּנֵימִן H1144	לְמִשְׁפַּחֹתָם: H4940
---	-----------------------	----------------	--------------------	------------------	--------------------	---------------------------

सेला, एलेफ, यबूसी शहर (अर्थात यरूशलेम), गिबत अनि किर्यत। त्यहाँ चौध शहरहरू अनि ती वरिपरिका खेतहरू थिए। बिन्यामीनका कुल समूहले यी सबै क्षेत्रहरू प्राप्त गरे।